



Date मिति - -

Customer ID

Account number - -

ZZ number

The Branch Manager

श्री शाखा प्रबन्धकज्यू,

Global IME Bank Limited

ग्लोबल आइएमई बैंक लिमिटेड,

Branch/शाखा

PERSONAL ACCOUNT OPEN FORM

व्यक्तिगत खाता खोल्ने फारम

Please open an account in your bank with following details.

कृपया यस बैंकमा निम्नानुसारको खाता खोल्दिनु होला ।

Account type खाताको किसिम

Current Savings Fixed Others

चलती

बचत

मुद्दती

अन्य

Single Joint

एकल

संयुक्त

Currency मुद्रा

NPR Others

नेपाली रु.

अन्य

Account scheme

खाताको प्रकार

Account Name

खातामा उल्लेख हुने नाम

Applicant आवेदक

Nameनाम

Date of Birth

जन्म मिति

- -

Marital Status

वैवाहिक स्थिति

Nationality

राष्ट्रियता

Citizenship Details:

नागरिकताको विवरण

Citizenship no.

नागरिकता नं.

Office of issue

जारी गर्ने कार्यालय

Place of issue

जारी स्थान

Date of Issue

जारी मिति

- -

Passport Details:

राहदानीको विवरण

Passport no.

राहदानी नं.

Date of Issue

जारी मिति

- -

Office of issue

जारी गर्ने कार्यालय

Expiry date

वैधतासमाप्त हुने मिति

- -

Permanent Account Number

स्थायी लेखा नम्बर

Other accounts with Global IME Bank Limited

यस बैंकमा तपाईंको नाममा रहेको अन्य खाता

- -

Residential address

आवासिय ठेगाना

House No.

घर नं.

Street

टोल

Ward No

वार्ड नं.

Municipality/VDC

नगरपालिका/गा.वि.स.

District

जिल्ला

Phone no.

फोन नं.:

Residential

आवासिय

Office

कार्यालय

Mobile

मोबाइल

E mail इमेल:

Permanent address

स्थायी ठेगाना

House No.

घर नं.

Street

टोल

Ward No

वार्ड नं.

Municipality/VDC

नगरपालिका/गा.वि.स.

District

जिल्ला

Phone no.

फोन नं.:

Residential

आवासिय

Office

कार्यालय

Mobile

मोबाइल

E mail इमेल:

Family Details पारिवारिक विवरण

SN क्र.सं.	Relation नाता	Full Name पुरा नाम, थर
1	Spouse पति/पत्नी	
2	Father बाबु	
3	Mother आमा	
4	Grandfather हजुरबुवा	
5	Son छोरा	
6	Daughter छोरी	
7	Daughter-in-law छोराको श्रीमती	
8	Father-in-law ससुरा	
9		
10		

Please ask for additional sheet if necessary विवरणको लागि ठाउँ नपुगेमा अतिरिक्त कागज माग्नु होला

Occupational Details संलग्न रहेको पेशा व्यवसाय

SN क्र.सं.	Name of Organization संस्थाको नाम	Address ठेगाना	Designation पद	Estimated annual income अनुमानित वार्षिक आम्दानी

In case the applicant is minor नाबालकको हकमा

Name of guardian संरक्षकको नाम

Date of attaining majority वालिग हुने मिति DD-MM-YYYY Relationship नाता

FOR FIXED DEPOSIT मुद्दती निक्षेपको लागि

Period अवधि Year वर्ष Month महिना Currency मुद्रा Amount रकम Interest rate वार्षिक व्याज दर % p.a.

Mode of deposit रकम जम्माको तरिका Cash नगद जम्मा Cheque चेक Debit my account No. मेरो खाता नं.बाट खर्च ---

Interest on fixed deposit व्याज भुक्तानी Monthly मासिक Quarterly त्रैमासिक Half yearly अर्धवार्षिक Yearly वार्षिक On maturity समाप्तिमा Others अन्य

Interest payment instruction व्याज भुक्तानी गर्ने निर्देशन Managers Cheque म्यानेजर्स चेक Credit account No. खाता नं. मा जम्मा गर्ने ---

Principal payment instruction सावाँ रकम भुक्तानी गर्ने निर्देशन Managers Cheque म्यानेजर्स चेक Credit account No. खाता नं. मा जम्मा गर्ने ---

Account operation खाता सञ्चालन सम्बन्धी Singly एकल Jointly संयुक्त Special instruction: विशेष निर्देशन

Statement instruction खाताको विवरण सम्बन्धि निर्देशन Collect आफैले बुझ्ने Email ईमेल मार्फत

I have read your Bank's conditions for conduct of Account and I agree to abide by the Bank's rules. I agree to comply with the prevalent rules of the Bank in force from time to time regarding conduct of the Account and agree to abide by them. All required documents are enclosed herewith. मैले बैंकको खाता सञ्चालन सम्बन्धी शर्तहरू पढे र बैंकको नियम पालना गर्नेछु। म बैंकको समय समयमा लागुहुने नियमहरू मान्ने छु र त्यस बमोजिम मान्ने मञ्जुर गर्नेछु।

Name नाम

Authorised Signature अधिकारीक दस्तखत

Introduction परिचय

I confirm the identity, occupation and address of the applicant(s). निवेदकहरुको परिचय, पेशा, ठेगाना दुरुस्त छ भनि प्रमाणित गर्दछु।

Name:
नाम

Account Number ---
खाता नं.

Signature दस्तखत :

Nominee इच्छाईएको व्यक्ति

I maintaining an account no ---th Global IME Bank Ltd. hereby nominate , grandson/granddaughter of son/daughter of , whose date of birth is -- and whose relationship with me is that of to receive any sum of amount which may be due to me from Global IME Bank Limited in the event of my death. In the event of my death during the minority of the nominee, I appoint grandson/granddaughter of , son/daughter of , whose date of birth is -- and whose relationship with me is that of to receive all amounts due to me on behalf of the nominee.

ग्लोबल आइएमई बैंक लि. मा मेरो नाम मा रहेको यस खाता नं. --- मा बाँकि रहेको सम्पूर्ण रकम मेरो शेष पछि प्राप्त गर्न को नाति/नातिनी को छोरा/छोरी मिति -- मा जन्म भएको र म सँग नाता भएको लाई इच्छयाएको अनुरोध गर्दछु। मैले इच्छयाएको व्यक्ति नाबालकै छँदा मेरो मृत्यु भएमा मेरो इच्छयाएको व्यक्तिको तर्फबाट को नाति/नातिनी को छोरा/छोरी मिति -- मा जन्म भएको र म सँग नाता भएको लाई मेरो खातामा रहेको रकम कानून बमोजिम प्राप्त गर्न नियुक्त गर्दछु।

Signature Specimen दस्तखत नमूना

Account operation Single Any two Joint Others
खाता सञ्चालन एकल कुनै दुई सयुक्त अन्य

Special instruction
विशेष निर्देशन

Account scheme

Name नाम	Signature दस्तखत	Signature दस्तखत	Signature दस्तखत	Photo/Seal फोटो/छाप
Scanned by: Date:	Verified by: Date:	Approved by: Date:	Scan Verified by: Date:	

Required Document आवश्यक कागजातहरू

1. Identification document – citizenship certificate or valid passport. परिचयपत्र - नागरिकताको प्रमाणपत्र, वा राहदानी ।
2. Two recent passport size photographs. हालसालै खिचेको पासपोर्टसाइजको दुई प्रति फोटो
3. Employee identification card, if an employee. कर्मचारी भएमा कर्मचारी परिचय पत्र

Terms and conditions शर्त र बन्देजहरू

1. The laws and regulations of Nepal and customs and procedures common to banks in Nepal will apply to and govern the conduct of accounts opened with the bank. खाता सञ्चालन प्रचलित नेपाल कानून, नियम,निर्देशन तथा बैंकिङ्ग प्रचलन अन्तर्गत हुनेछ ।
2. The account holders can only withdraw sums from his/her/their account by means of cheques and other means acceptable to the Bank for that particular account. खातावालाले बैंकले उपलब्ध गराएको चेक तथा बैंकले प्रदान गरेको तथा बैंकलाई स्वीकार्य अन्य माध्यम प्रयोग गरेर मात्र आफ्नो खाताबाट रकम फिक्न सक्नेछ ।
3. Cheques should be fully signed as per the specimen signature(s) supplied to the bank and any alteration in the cheque must be authenticated by the drawer's full signature. चेकमा बैंकलाई प्रदान गरिएको दस्तखत नमूना अनुसारको हस्ताक्षर हनुपर्ने छ र चेकमा कुनै फेरबदल भएमा फेरबदल भएको ठाउँमा सोही अनुसार हस्ताक्षर गरेको हुनुपर्ने छ ।
4. Post dated, stale and mutilated cheques shall not be paid. Cheques bearing a date 6 months before the date of presentation are considered as stale cheques and future dated cheques are considered post dated cheques. भविष्यको मितिमा खिचिएको, म्याद सकिएको र विग्रिएको चेकको भुक्तानी हुने छैन । चेक खिचेको मिति ६ (छ) महिना भन्दा अघिको भएमा म्याद सकिएको र चेक खिचिएको मिति पेश गरिएको मिति भन्दा पछिको भएमा भविष्यको मितिमा खिचिएको चेक ठहर्छ ।
5. Cheques/Debit/Credit cards issued by the bank is the responsibility of account holder to keep them in safe custody at all times. The account holder should immediately notify the bank if such instruments are stolen or lost. The bank shall register a written instruction from the account holder to stop payment on account of any instrument issued. The bank shall not be liable for any loss due to payment on account of any lost or stolen instrument if the payment is made prior to receipt of such instruction or unless bank has at-least two hours time available to act on the request. बैंकले उपलब्ध गराएको चेक, डेबिट कार्ड, क्रेडिट कार्डहरू जुनसुकै समयमा पनि सुरक्षापूर्वक राख्नु खातावालालेको कर्तव्य हो । उल्लेखित साधनहरू हराए वा चोरी भएमा तुरुन्त बैंकलाई खबर गर्नु पर्ने छ । यस्तो जानकारी प्राप्त भए पछि बैंकले खबर गरिएका साधनबाट रकम फिक्न नपाउने जनाई उपलब्ध गराएको जानकारी अभिलेख गर्ने छ तर जानकारी अभिलेख गराउनु पूर्व र जानकारी अभिलेख गराएको २ घण्टा सम्म हराएको चोरिएको साधन प्रयोग गरी भुक्तानी भएको रहेछ भने बैंक जवाफदेही हुनेछैन ।
6. The bank shall take due care to see that credit and debit entries are correctly recorded in accounts. In case of any error, the bank shall be within its rights to make the correct adjusting entries without notice and recover any amount due from the account holders. The bank shall not be held liable for any damage or loss due to such errors. खातावालको खातामा रकम जम्मा भएको र फिक्केको अभिलेख दुरस्त गर्न बैंकले उचित सावधानी अपनाउनुनेछ तर रकम फिक्केको/जम्मा गरेको अभिलेख गलत हुन गएमा खातावालको पूर्व सूचना विना नै बैंकले अभिलेख सच्चाइ दुरुस्त गर्न सक्नेछ । साथै खातावालले बैंकलाई रकम बुझाउन पर्ने भएमा बैंकले खातावालको खाताबाट असुल उपर गर्न सक्नेछ । यी कार्यबाट भएको हानी नोक्सानी प्रति बैंक जवाफदेही हुने छैन ।
7. Any change in the address of account holders should be immediately communicated to the bank. The post office and other agents for delivery shall be considered agents of the account holders for all delivery of letters, remittance etc. and no responsibility shall be accepted by the bank for any loss due to delay or non delivery. खातावालले आफ्नो ठेगानामा कुनै परिवर्तन भएमा तुरुन्त बैंकलाई सूचित गर्नुपर्नेछ । खातावाललाई बुझाउनुपर्ने कुनै पत्र, तथा कागजात हुलाक वा अन्य माध्यमबाट पठाइनेछ र यसरी पठाइएको कागजात/पत्र खातावालले हिलो प्राप्त गरेमा वा प्राप्त नगरेमा हुने क्षति प्रति बैंक जवाफदेहि हुने छैन ।
8. In the absence of a contract to the contrary which may have been brought to the notice of the bank by all operators of the joint account, on death of one or more of them, the credit balance in any account in the name of two or more persons shall be payable equally to the survivors and lawfully appointed nominees or successors of the deceased. If there is a debit balance, the surviving operators and the successors of deceased account holder shall be jointly liable for repayment. संयुक्त खाताको रकम बैंकलाई उपलब्ध गराइएको साभेदारहरू बीच अन्यथा करार भएकोमा बाहेक कुनै साभेदारको मृत्यु भएमा खातामा रहेको रकममा सबै संयुक्त खातावालहरूको वरावरीको दरले हक लाग्नेछ र यस्तो रकम मृत्यु भएका संयुक्त खातावालले बैंकलाई इच्छाएको भए इच्छाएको व्यक्तिलाई र इच्छाएको रहेनछ वा इच्छाएको व्यक्तिको पनि मृत्यु भएसकेको रहेछ भने कानून बमोजिम हकवालालाई भुक्तानी दिइनेछ र यदि खाताबाट खातामा रहेको भन्दा बढी रकम भुक्तानी भएको भए कानून बमोजिमको हकवालाले संयुक्त रूपमा बैंकको रकम भुक्तानी गर्न उत्तरदायी हुनेछ ।
9. The bank reserves the right to refuse to open or to close without prior notice any account which, in its opinion, is not being satisfactorily operated or for any other reasons whatsoever which shall not be incumbent on the bank to disclose to the account holders. कसैको खाता खोलि इन्कार गर्ने र पूर्व सूचना विना बन्द गर्ने अधिकार बैंकमा रहनेछ र यसको कारण उल्लेख गरिरहन बैंक बाध्य हुनेछैन ।
10. The funds in an account would be considered by the bank to be security for all the obligations at present or in future of the account holder to the bank and in the event of the dishonor of such obligations the bank is entitled to utilize such funds against the obligations of the account holder to the bank without notice to the account holder. खातावालको खातामा रहेको रकम खातावालालाई बैंकप्रतिको हाल र भविष्यको दायीत्वको लागि सुरक्षण मानिनेछ र यस्ता दायीत्वहरूको पालना खातावालले नगरेमा खातावाललाई सूचना नदिइकनै खातामा रहेको रकमबाट यस्ता दायीत्वहरूको पूर्ति गरिनेछ ।
11. Statements of account shall be provided on a quarterly basis unless otherwise advised or in such frequency as the bank may determine from time to time. Statements to the agent of account holders shall be provided only after obtaining authority from the authorized signatory/ies. A fee according to the banks prevalent schedule of charges shall be levied for each duplicate statement. Periodic statements of account shall be considered correct unless the bank receives a verified submission to the contrary in writing acceptable to the bank from the customer within 15 days from dispatch of statement. खातावालले अन्यथा अनुरोध गरेमा वा समय समयमा बैंकले तोकेकोमा बाहेक खाताको कारोबारको विवरण खातावाललाई त्रैमासिक रूपमा उपलब्ध गराउनेछ । खातावालको अधिकार प्राप्त गरेको व्यक्तिलाई खातावालको स्वीकृती लिएर मात्र कारोबारको विवरण प्रदान गरिनेछ । खाताको विवरण एउटा भन्दा बढि आवश्यक परेमा बैंकले समय समयमा तोकेको शुल्क लिई उपलब्ध गराउनेछ । यस्तो विवरण उपलब्ध गराएको १५ दिन भित्र खातावालले लिखित रूपमा अन्यथा नजनाएमा विवरण सही भएको मानिनेछ ।

12. If there is no debit transaction in the account for one year or above, the account shall become dormant. The account operators shall be required to be present in person and make a written request to the bank to activate the account. एक वर्ष वा सोभन्दा बढी समयसम्म खाताबाट डेबिट कारोबार नभएमा खातावाल बैंकमा उपस्थित भै लिखितरूपमा खाता संचालनको लागि अनुरोध नगरेसम्म खाता संचालन हुने छैन ।
13. Closing requests along with the unused cheque book/Debit/Credit card provided by the bank in relation to the account has to be submitted to close the account. Account closing charge will be levied as per the banks prevailing schedule of charges. खाता बन्द गर्न परेमा उपलब्ध गराएको मध्ये बाँकी चेकहरु / डेबिट कार्ड / क्रेडिट कार्ड संलग्न गरी लिखित रूपमा अनुरोध गर्नुपर्नेछ । खाता बन्द गर्ने शुल्क बैंकले समय समयमा तोके बमोजिमको हुनेछ ।
14. Accounts of illiterate person shall be opened at the discretion of Bank. Such account holder(s) shall be required to be present in person to make withdrawals and shall have to apply his/her thumb impression on the cheques in the presence of bank officials. अशिक्षित व्यक्तिको खाता खोल्ने अधिकार बैंकलाई हुनेछ । यस्तो खाताबाट रकम भिक्दा खातावाल स्वयं बैंकमा चेकमा बैंक अधिकारीको रोहबरमा ल्यापचे लगाउनु पर्नेछ ।
15. Accounts may be automatically closed if they carry a nil balance for more than 6 months and there appears to be no reason to continue maintaining the same. छ महिनाभन्दा बढि समय सम्म खातामा कुनै रकम नरहेमा स्वतः खाता बन्द गर्न सकिनेछ ।
16. The account shall be subject to commission and/or service charge(s) for the service availed from the bank as per the banks prevalent schedule of charges. बैंक खाता संचालन गरी बैंकबाट सेवा प्राप्त गरेवापत समय समयमा तोके बमोजिमको सेवा शुल्क/कमीशन बैंकले खाताबाट कट्टा गरी लिनसक्नेछ ।
17. If conflicting instructions are issued by any of the signatories, the bank may stop the operation of the account until the dispute is resolved to the satisfaction of the bank. The customer shall be both jointly and severally liable for the payment of any charges together with interest thereon. खाता संचालकले बैंकलाई कुनै विवादीत र अस्पष्ट निर्देशन दिएमा र बैंकलाई मान्य हुने गरी यस्तो विवाद वा अस्पष्टताको समाधान नभएसम्म बैंकले खाता संचालन गर्न रोक्न सक्नेछ । यस सम्बन्धमा कुनै शुल्क लागेमा खातावालहरु व्यक्तिगत र सामूहिकरूपमा जिम्मेवार हुनेछन् ।
18. In respect of accounts opened in the name of minors, the bank shall be entitled to act on the instruction received from the guardian named on the account opening form until such time that the bank receives written information from the guardian or the minor himself/herself after attaining 16 years of age. नाबालक खातावालको नाममा खाता खोलिएकोमा खाता खोल्ने फारममा उल्लेखित संरक्षकले र नाबालक १६ वर्ष पुगेपछि निजले लिखित रूपमा अन्यथा निर्देशन दिएमा बाहेक खाता खोल्ने फारममा उल्लेखित निर्देशन अनुसार खाता संचालन हुनेछ ।
19. The bank shall have no liability or responsibility for loss or damage incurred to the account holder(s) in the event of any failure, interruption or delay in performance of any instruction resulting from breakdown, failure or malfunction of any telecommunications or computer system or from any circumstances resulting from acts of God whatsoever not reasonably under the banks control. दुरसंचार, कम्प्युटर वा अन्य प्राविधिक गडबडी वा दैवी वीपत्ती आदिको कारणबाट खातावालको कुनै निर्देशन पालना गर्न रोक भएमा वा गडबडी वा ढिलासुस्ती भएमा खातावाललाई पुन गएको क्षती वा नोक्सानीका लागि बैंक जवाफदेही हुनेछैन ।
20. The bank shall make endeavors to preserve the secrecy of the account. Nevertheless the bank shall disclose any information as required by investigating or government authority, provided the bank believes it is obliged to release such information according to the law. बैंकले खातावालको कारोबारको गोपनियता कायम राख्न शतर्कता अपनाउनेछ । तर सरकारी अधिकारीले छानवीनको क्रममा माग गरेकोमा वा कानून बमोजिम विवरण उपलब्ध गराउन यसले कुनै बाधा पार्ने छैन ।
21. The bank shall not be liable for any loss resulting from dealing in the account in the event of an account holders death unless and until the bank has received written information of any such event along with such documents as required by the bank. कुनै खातावालको मृत्यु भएको कुरा आवश्यक कागजात सहित बैंकलाई जानकारी नगराएको अवस्था मा भएको कारोबारबाट खातावाललाई भएको हानी नोक्सानी प्रति बैंक जवाफदेही हुने छैन ।
22. Interest shall be calculated to the depositor's savings account as per the bank's policy as per Nepali calendar and credited on a quarterly basis or as directed by NRB from time to time. Interest payment is subject to Government tax. खातावालको बचत खातामा बैंकको नियम बमोजिम नेपाली पात्रो अनुसार व्याज गणना गरी त्रैमासिक रूपमा वा समय समयमा प्राप्त नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार जम्मा गरिनेछ । यसरी गणना भएमा व्याजमा तोकिएको कर कट्टा गरिनेछ ।
23. The rate of interest payable on the account shall be published in a national daily from time to time and the rate is subject to change without prior notice. बैंकले प्रदान गर्ने व्याजदर समय समयमा बैंकले कुनै एक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गर्नेछ । बैंकले यस्तो व्याजदर खातावाललाई पुर्व सूचना विना नै परिवर्तन पनि गर्न सक्नेछ ।
24. The bank reserves the right to alter any or all the terms and conditions specified above without prior notice and such altered or additional rules shall thereafter be immediately deemed to be binding on all account holders. खातावाललाई पुर्व सूचना नदिइकुनै माथि उल्लेखित कुनै शर्त तथा बन्देजहरु परिवर्तन गर्ने अधिकार बैंकमा निहित रहनेछ । यसरी परिवर्तित वा थप गरिएको शर्त तुरुन्त प्रचलनमा आएको मानिनेछ र खातावाललाई लागु हुनेछ ।

Declaration उद्घोषण

1. I/we hereby confirm that the information given in the application form is true and correct. म/हामीले दरखास्त फारममा उपलब्ध गराएको सुचना तथा जानकारीहरु सत्य र ठिक छ भनि पुष्टि गर्दछु ।
2. The Banks conditions for conduct of account have been read and I/we agree to abide by the rules. खाता संचालन सम्बन्धी बैंकको शर्त तथा निर्देशनहरु पढे / बुझे । यी शर्त तथा निर्देशनहरुको पालना गर्न स्वीकृति जनाउदछु /छौं ।
3. I/We agree to comply with the rules of the bank in force from time to time regarding conduct of account and agree to abide by them. बैंक खाता संचालन सम्बन्धमा बैंकले समय समयमा लागु गर्ने नीति तथा निर्देशनहरु म /हामीलाई मान्य हुनेछन् ।
4. All required documents are enclosed herewith.सबै आवश्यक कागजातहरु यसै साथ संलग्न छन् ।

Authorized signature अधिकारीक दस्तखत